



ऋषिङ गाउँपालिका

स्थानीय राजपत्र

खण्ड: ५

संख्या: १

मिति: २०८०/०२/२५

व्याकहो लोडर सञ्चालन तथा व्यवस्थापन गर्न बनेको
कार्यविधि, २०८०

भाग-२

ऋषिङ गाउँपालिका, तनहुँ

व्याकहो लोडर सञ्चालन तथा व्यवस्थापन गर्न बनेको कार्यविधि, २०८०

प्रमाणीकरण मिति : २०८०।०२।२१

ऋषिङ्ग गाउँ पालिकाको व्याकहो लोडर सञ्चालन प्रकृयालाई नियमित र व्यवस्थित गर्न ऋषिङ्ग गाउँपालिकाको प्रशासकीय कार्यविधिलाई व्यवस्थित गर्न बनेको ऐन, २०७५ को दफा ४ र स्थानीय सरकार संचालन ऐन २०७४, को दफा १०२(२) बमोजिम गाउँ कार्यपालिकाले यो कार्यविधि बनाई जारी गरेको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ

१.१ यो निर्देशिकाको नाम व्याकहो लोडर सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८० रहेको छ ।

१.२ यो निर्देशिका गाउँ कार्यपालिकाले स्वीकृत गरेको मितिदेखि लागू हुनेछ ।

२. परिभाषा

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यो कार्यविधिमा,

२.१ "कार्यालय भन्नाले ऋषिङ्ग गाउँ कार्यपालिकाको कार्यालयसम्झनु पर्छ ।

२.२ "लोडर" भन्नाले ऋषिङ्ग गाउँ कार्यपालिकाको स्वामित्वमा रहेको व्याकहो लोडर सम्झनु पर्छ।

२.३ "समिति" भन्नाले व्याकहो लोडर सञ्चालन समिति सम्झनु पर्छ।

२.४ "सम्झौता" भन्नाले उपभोक्ता समिति र कार्यालयबीच व्याकहो लोडर सञ्चालन सम्बन्धमा भएको अनुसूची-१ बमोजिमको सम्झौता सम्झनु पर्छ ।

३. लोडर सञ्चालन तथा व्यवस्थापन समिति सम्बन्धी व्यवस्था

लोडरको उचित किसिमले सञ्चालन र व्यवस्थापन गर्न देहायबमोजिमको समिति रहनेछ ।

३.१ गाउँ कार्यपालिकाको अध्यक्ष	- संयोजक
३.२ प्रमुख प्रशासकीय अधिकृत	- सदस्य
३.३ सम्बन्धित वडाको अध्यक्ष	- सदस्य
३.४ इन्जिनियर	- सदस्य
३.५ योजना शाखा (कर्मचारी)	- सदस्य
३.६ जिन्सी व्यवस्थापन शाखा हेर्ने कर्मचारी	- सदस्य सचिव

४. व्याकहो लोडर सञ्चालन कार्यविधि

४.१ लोडर भाडामा प्रयोग गर्न चाहने पक्षले कार्यालयमा अनुसूची-२ बमोजिमको निवेदन दिनु

पर्नेछ ।

- ४.२ लोडर प्रयोग गर्ने स्वीकृति प्राप्त भए पश्चात् निवेदनमा कति कार्यघण्टाका लागि लोडर माग गरिएको हो त्यति कार्यघण्टाका लागि प्रति कार्यघण्टा दुई हजार सात सय रुपैया (इन्धन सहित) का दरले हुन आउने रकम दाखिला गरेको निस्सा पेश गर्नु पर्नेछ। तर कार्यालयबाट सञ्चालित योजनाको हकमा पूर्व स्वीकृति लिई योजनाको बील भूक्तानी गर्दा भाडाबापतको रकम कट्टा गर्ने गरी लोडर प्रयोग गर्न सकिनेछ ।
- ४.३ लोडर रहेको स्थान देखि योजना स्थलसम्म पुग्दा लाग्ने समय बराबरको रकम लोडर भाडामा लिने पक्षले भूक्तानी गर्नु पर्नेछ।
- ४.४ लोडरको सुरक्षाको जिम्मेवारी लोडर भाडामा लिने पक्षको हुनेछ।
- ४.५ लोडर सचालन गर्दा सोको लगबुक राख्ने जिम्मेवारी अपरेटरको हुनेछ ।
- ४.६ लोडर प्रयोग गर्नुभन्दा अगाडि कार्यालय र भाडामा लिने पक्षबीच सम्झौता गर्नु पर्नेछ ।
- ४.७ कार्यालयले अपरेटर र हेल्परलाई सम्झौतामा उल्लेख भएबमोजिम मासिक ज्याला र प्रति घण्टा क्रमशः एक सय पचहत्तर (१७५) रुपैया र पचहत्तर (५०) रुपैयाका दरले भत्ता उपलब्ध गराउने छ ।
- ४.८ कार्यालयले सञ्चालन गर्ने योजनाको हकमा योजना सम्झौता नभई लोडर प्रयोग गर्न पाइने छैन
- ४.९ अपरेटरले कार्यालयबाट कार्यदिश लिएर मात्र लोडरको प्रयोग गर्नु पर्नेछ।
- ४.१० लोडरमा प्रयोग हुने ग्राजको खर्च कार्यालयले बेहोर्नु पर्नेछ।
- ४.११ इन्धन खर्चमा मितव्ययिता कायम गर्न अधिल्लो पटकको लगबुक संग तुलना गरि घण्टाको हिसाबले इन्धन उपलब्ध गराउनु पर्नेछ। बढी इन्धन आवश्यक पर्ने भएमा प्र.प्र.अ. को स्वीकृत लिनुपर्नेछ।
- ४.१२ इन्धन आवश्यकता अध्ययन गरि प्र.प्र.अ.को स्वीकृतिमा जिन्सी शाखाले उपलब्ध गराउने छ ।
- ५. उपभोक्ता समितिलाई भाडामा लगाउने सम्बन्धि व्यवस्था**
- ५.१ गा.पा सँग योजना सम्झौता भइ प्राविधिक इस्टिमेटको आधारमा आवश्यक कार्यघण्टाका खुलाई अनुसूची -२ बमोजिम उ.स ले निवेदन दिनुपर्नेछ ।
- ५.२ कार्यप्रकृती हेरी योजना अनुगमन तथा प्रशासन शाखा बाट स्वीकृत कार्यघण्टाको लागि कार्यदिश लिगे पश्चात कार्य प्रारम्भ हुनेछ ।
- ५.३ उक्त कार्यको सम्बन्धित उपभोक्ता समिति, फिल्ड प्राविधिक र वडाको समितिबाट प्रमाणित गरि प्रमाणीकरणको लागि गाउँपालिकामा पेश गर्नुपर्नेछ ।
- ५.४ सो कार्यको रकम उपभोक्ता समितिले पुर्व जम्मा गर्नुपर्ने वा सम्बन्धित योजनामा बाट

रकम कट्टा गर्नसक्नेछ ।

६. लोडर प्रयोगमा प्राथमिकता

१. विपद व्यवस्थापन अन्तर्गतका गाउँपालिकाले तोकेको जुनसुकै कार्यहरू ।
२. गाउँपालिकाले प्राथमिकता तोकेका रणनीतिक सडकहरू ।
३. हिउँद वर्षातमा चल्ने सडकहरू ।
४. गाउँपालिकाले वा वडाले माग गरेअनुसारका सफा गर्नुपर्ने भनिएका सडकहरू ।
५. उ.स.ले माग गरे बमोजिमको कार्यको लागि ।

७. डोजर अपरेटर, हेल्परको तलब भत्ता र डोजर संचालन खर्च

१. अपरेटर तथा हेल्परको तलब र अन्य सुविधा ऋषिङ्ग गाउँपालिकाले तोके बमोजिम हुनेछ ।
२. आ.व तनहुँ २०७९/८० हकमा विनियोजित शिर्षकमा बजेट अपुग भएको खण्डमा पछि शोधभर्ना गर्नेगरी मर्मत सम्भार कोषबाट खर्च गर्नसक्नेछ ।

८. लोडर मर्मत सम्बन्धी व्यवस्था

डोजर मर्मत गर्नु पर्ने भएमा कुन कुन सामान फेरबदल गर्नु पर्नेहो सोको विवरण सहित अपरेटरले कार्यालय प्रमुख समक्ष निवेदन पेश गर्नु पर्नेछ । एक पटकमा ५० हजारभन्दा बढीको मर्मत गराउनुपर्ने भएमा समितिको बैठकबाट निर्णय गराईप्र.प्र.अ.बाट स्वीकृत गरी मर्मत गराउनुपर्नेछ । सोको अभिलेख जिन्सी शाखाले राख्नुपर्नेछ ।

९. लोडर प्रयोगमा प्राथमिकता

१. विपद व्यवस्थापन अन्तर्गतका गाउँपालिकाले तोकेको जुनसुकै कार्यहरू ।
२. गाउँपालिकाले प्राथमिकता तोकेको रणनीतिक सडकहरू ।
३. हिउँद वर्षातमा चल्ने सडकहरू ।
४. गाउँपालिकाले वा वडाले माग गरे अनुसारका सफा गर्नुपर्ने भनिएका सडकहरू ।
५. उ.स.ले माग गरे बमोजिमको कार्यको लागि ।
६. व्यक्तिगत प्रयोजनक लागि ब्याकहोलोडर उपलब्ध गराइने छैन ।
७. ऋषिङ्ग गा.पा.मा सञ्चालित अन्य योजनाको हकमा तोकिएको परिमाण बमोजिम रकम भुक्तानी गरेपछि मात्र तोकिएको अवधि र कामको परिमाणको लागि ब्याकहो लोडर उपलब्ध गराउन सकिने छ ।

१०. अभिलेख

आर्थिक प्रशासन शाखाले लोडर मर्मत सम्भार, लोडरमा प्रयोग भएको इन्धन, अपरेटर र हेल्परको पारिश्रमिकको छुट्टा छुट्टै अभिलेख राख्नु पर्नेछ र लागेको मासिक खर्चको प्रतिवेदन समिती समक्ष पेश गर्नुपर्नेछ ।

११. कार्यविधिमा संशोधन

लोडर सञ्चालन तथा व्यवस्थापन समितिको सिफारिसमा गाउँ कार्यपालिकाले यो कार्यविधि संशोधन गर्न सक्नेछ।

१२. खारेजी र बचाउ

यो निर्देशिका जारी हुनु पूर्व लोडर सञ्चालन सम्बन्धमा भएका सबै कार्य यसै कार्यविधि बमोजिम भएको मानिनेछ। लोडर सञ्चालन सम्बन्धमा यो कार्यविधि जारी गर्नु पूर्व भएका निर्णयहरू स्वतः निष्क्रिय हुनेछन्।

अनुसूची १

(दफा २.४ संग सम्बन्धित)

लोडर संचालन सम्झौता पत्रको ढाँचा

गाउँ कार्यपालिकाको कार्यालय ऋषिङ्ग र उपभोक्ता समिति / बीच लोडर सञ्चालन सम्बन्धी सम्झौता पत्र

१. यो सम्झौता पत्रमा गाउँ कार्यपालिकाको कार्यालय ऋषिङ्गलाई पहिलो पक्ष र उपभोक्ता समिति / लाई दोश्रो पक्षभनिनेछ।

२. कार्यमा मिति / / गते देखि मिति / / गते सम्म कार्य घण्टाका लागि पहिलो पक्षले दोश्रो पक्षलाई लोडर भाडामा उपलब्ध गराउने छ।

३. लोडर र लोडर संचालन कार्यमा खटिएका कर्मचारीको सुरक्षाको प्रबन्ध मिलाउने जिम्मेवारी दोश्रो पक्षको हुनेछ।

४. लोडर संचालन कार्यमा कुनै विवाद आएमा दोश्रो पक्षले पहिलो पक्षलाई लोडर फिर्ताल्याउन अवरोध गर्नेछैन।

५. पहिलो पक्षको कार्यदेश बिना दोश्रो पक्षले लोडर संचालन गर्न पाउनेछैन।

६. थप कार्य घण्टाका लागि लोडर भाडामा लिनुपर्ने भएमा पहिलो पक्षबाट स्वीकृति लिएरमात्र दोश्रो पक्षले लोडर प्रयोग गर्नु पर्नेछ।

७. पहिलो पक्षलाई दोश्रो पक्षले लोडर भाडा बापत प्रति घण्टा दुई हजार सात सय (रु २७००) रुपैया (इन्धनसहित) का दरले भाडा उपलब्ध गराउनु पर्नेछ। इन्धन र ग्राजको प्रबन्ध प्रथम पक्ष आफैले गर्नु पर्नेछ।

पहिलो पक्षको तर्फबाट

दोस्रो पक्षको तर्फबाट

दस्तखतः

दस्तखतः

नामः

नामः

पदः

पदः

कार्यालयको छापः

उपभोक्ता समितिको नामः

साक्षी :

प्रशासन, योजना तथा अनुगमन शाखा
(कर्मचारी)

दस्ताखत :

नाम :

पद :

ऋषिङ गाउँपालिका, तनहुँ

अनुसूची २
(दफा ४.१ संग सम्बन्धित)

लोडर माग सम्बन्धी निवेदनको ढाँचा

श्री प्रमुख प्रशासकीय अधिकृतज्यू
गाउँ कार्यपालिकाको कार्यालय
ऋषिड्ग, तनहुँ।

विषय: लोडर उपलब्ध गराइ दिने सम्बन्धमा।

महोदय,

.....कार्यमाकार्य
घण्टाका लागि लोडर भाडामा उपलब्ध गराइ दिनुहुन अनुरोध गर्दछु। व्याकहो लोडर सञ्चालन
तथा व्यवस्थापन गर्न बनेको कार्यविधि, २०८० का प्रावधानहरु पालन गर्न मञ्जुर छु।

विवरण

काम/योजनाको विवरण:

योजना / कार्यस्थल:

योजना भए विनियोजित बजेट रु:

सम्झौता भएको मिति:

निवेदक

नाम :

पद:

उपभोक्ता समिति:

दस्तखत:

मिति: